

पाठ - 8

नमाजमा सहू अर्थात भूलचूक

الدرس الثامن - نيبالي

السهو في الصلاة

सहू भनेको बिर्सनु हो, यदि नमाजी आफ्नो नमाजमा केही बिर्सको छ, जस्तो कि नमाजमा केही थप गरेको, वा घटाएको, वा घटथप मध्ये सन्देह भएको छ भने त्यसको लागि सजदा सहू गर्नु पर्छ।

यदि नमाजमा बिर्सेर केही थप गरेको छ, जस्तो कि कियाम (उभिनु) रुकूअ, कुऊद (बैठक) र यस्तै अरु केही थप गरेको छ भने सलाम फेरे पछि दुई सजदा गर्नु पर्छ। त्यस्तै यदि बिर्सेर नमाजमा केही घटाएको छ, जस्तो कि नमाजको कार्यहरु मध्ये कुनै कार्य अथवा भन्ने कुराहरु मध्ये केही छोडि दिएको छ, जो कि नमाजको स्तम्भहरु मध्ये छ, र अर्को रकअतको लागि कुरआन पढन शुरु गर्ने भन्दा पहिला याद आयो भने त्यो रकअत छोडेर पहिला त्यो स्तम्भ अदा गर्नु पर्छ, र त्यस पछि बाकि नमाज पुरा गर्नु पर्छ, र अन्तिममा सजदा सहू गर्नु पर्छ, तर यदि अर्को रकअतको लागि कुरआन पढन शुरु गरे पछि याद आयो भने जुन रकअतमा त्यो स्तम्भ छुटिएको छ, त्यो रकअत भंग भइहाल्छ, र त्यस पछिको रकअत त्यसको सट्टामा हुन्छ।

र यदि छोडिएको स्तम्भ बारे सलाम फेरे पछि थाहा भयो र अभै लामो समय बितेको छैन भने एक रकअत नमाज पढनु र सजदा सहू गर्नु, र यदि लामो समय बितिसकेको छ वा वुजू भंग भइसकेको छ भने नमाज दोहरियाउनु पर्छ।

र यदि कुनै वाजिब अर्थात अनिवार्य विधिलाई बिर्सको छ, जस्तो कि प्रथम तशहुदको बैठक, वा नमाजको अनिवार्य कार्यहरु मध्ये अरु कुनै कार्य बिर्सको छ भने सलाम फेर्नु भन्दा पहिले दुई चोटि सजदा सहू गर्नु पर्छ।

तर सन्देहको अवस्थामा, यदि रकअतको गिन्तिमा सन्देह भएको छ, जस्तो कि यो सन्देह भयो कि दुई रकअत नमाज पढेको छ, कि तीन रकअत भने कमको हिसाबले नमाज पुरा गर्ने, किनकि कमको बारेमा कुनै सन्देह छैन, र सलाम फेर्नु भन्दा पहिले सजदा सहू गर्ने, र यदि कुनै स्तम्भ छुटेको बारे सन्देह भयो भने नमाज यस्तो पढनु पर्छ, जस्तो कि वासतवमा त्यो स्तम्भ छुटिएको हो, तसर्थ त्यो अदा गर्नु र फेरि त्यस पछिको कार्य गर्नु, र सलाम फेर्नु भन्दा पहिले सजदा सहू गर्नु। र यदि सन्देह भएको कुराहरु मध्ये कुनै कुरा प्रति अधिक विश्वास छ भने त्यही अनुसार काम गर्नु र सजदा सहू गर्नु।